

अनुसूची - २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ संग सम्बन्धित)



भीरकोट राजपत्र

भीरकोट नगरपालिकाद्वारा प्रकाशित

खण्ड १ संख्या १४ मिति: २०७४/०९/२०

भाग-२

भीरकोट नगरपालिका

व्याक हो लोडर/ट्रिप्पर संचालन सम्बन्धी कार्यविधि, २०७४

नगर कार्यपालिकाबाट स्वीकृत मिति २०७४/०९/२० गते

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत खरिद भएका व्याक हो लोडर/ट्रिप्परको संचालनलाई व्यवस्थित गर्नका लागि भीरकोट नगर कार्यपालिकाको निर्णयानुसार यो कार्यविधि स्वीकृत गरी लागु गरिएको छ।

१) संक्षिप्त नाम:- (१) कार्यविधिको नाम व्याक हो लोडर/ट्रिप्पर संचालन सम्बन्धी कार्यविधि, २०७४ हुनेछ।

२) परिभाषा:- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

(क) नगरपालिका:- भन्नाले भीरकोट नगरपालिकालाई सम्झनु पर्दछ ।

(ख) प्रमुख प्रशासकिय अधिकृत: भन्नाले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई जनाउँछ ।

३) व्याक हो लोडर/ट्रिप्पर को संचालन:- (१) व्याक हो लोडर/ट्रिप्परको संचालन प्रमुख प्रशासकिय अधिकृतले गर्नेछ ।

४) व्याक हो लोडर/ट्रिप्परको प्रतिघण्टाको दररेट:- (१) नगरपालिकाबाट संचालित आयोजना र अन्य निकाय वा व्यक्तिलाई व्याक हो लोडर उपलब्ध गराउँदा प्रतिघण्टाहरुको दररेट, दररेट निर्धारण समितिले तोके बमोजिम हुनेछ ।

(२) दररेट निर्धारण समितिले तोकेको दररेटको अनुसुचि (१) मा तोकिए बमोजिम हुनेछ ।

(३) अन्य निकाय वा व्यक्तिलाई व्याक हो लोडर/ट्रिप्पर उपलब्ध गराउँदा सम्बन्धित पक्षले नगरपालिकामा के कति घण्टाको लागि आवश्यक परेको हो सो खुलाई निवेदन दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन दिए पश्चात प्रतिघण्टाका दरले लाग्ने रकम किटान गरी सो अनुसारको रकम लिई उपलब्ध गराइनेछ ।

(५) उपदफा (४) बमोजिम उपभोक्ता समितिलाई व्याक हो लोडर/ट्रिप्पर उपलब्ध गराइएकोमा सो वापतको रकम सम्बन्धित उपभोक्ता समितिबाट सम्पन्न गर्ने गरी सम्झौता भई आएका आयोजनाको रकमबाट कट्टा गरी भुक्तानी दिइनेछ ।

(६) नगरपालिका क्षेत्र भित्र बाटो खुलाउने, पहिरो फ्याक्ने र सरसफाई जस्ता कार्यको लागि नगरपालिका आफैले व्याक हो लोडर उपलब्ध गराउनेछ । यसरी व्याक हो लोडर उपलब्ध गराउदाँ नियमानुसार कार्यको लागि गठन भएको उपभोक्ता समितिलाई वडाको सिफारिस बमोजिम उपलब्ध गराइनेछ ।

(७) उपदफा (३) र (४) बमोजिम प्राप्त हुने रकम नगरपालिकाले छुट्टै कोष खडा गरी राख्नेछ ।

(८) उपदफा (७) बमोजिम कोषमा जम्मा भएको रकम व्याक हो लोडर/ट्रिप्पर को मर्मत संभार, नयाँ खरिद लगाएतका कार्यमा खर्च गरिनेछ ।

**(५) अपरेटर तथा हेल्परको नियुक्ति र सेवा सुविधा सम्बन्धमा:-** (१) व्याक हो लोडर/ट्रिप्परको संचालनार्थ सेवा करारमा लिइएका अपरेटर र हेल्परको सेवा सुविधा दररेट निर्धारण समितिले तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम दररेट निर्धारण समितिले तोकेको सेवा तथा सुविधा अनुसुचि (१) मा समावेश गरिएको छ ।

(३) उपदफा (१) बमोजिम सेवा करारमा लिइएका अपरेटर तथा हेल्परको सुविधा कन्टेन्जेन्सी रकमबाट उपलब्ध गराइनेछ र कन्टेन्जेन्सी रकम बाट तलब भत्ता नपुग भएमा बोर्ड बैठकको निर्णयानुसार व्यवस्था गरिनेछ ।

**(६) सवारी साधनको लकबुक:** (१) नगरपालिकामा रहेका सवारी साधनहरूको दैनिक लग बुक अनुसुचि (२) मा समावेश गरिएको छ ।

**(७) नगरपालिकाको व्याक हो लोडर र ट्रिप्पर प्रयोग गर्नुपर्ने:-** (१) नगरपालिकाको बजेट मार्फत नगर स्तरमा उपभोक्ता समिति मार्फत संचालन हुने आयोजनामा अनिवार्य रूपमा नगरपालिका को व्याक हो लोडर र ट्रिप्पर प्रयोग गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम समय अभाव वा अन्य कुनै कारणले नगरपालिकाको व्याक हो लोडर र ट्रिप्पर मार्फत काम गर्न नसकिने भएमा मात्र अन्य निकाय वा व्यक्तिको व्याक हो लोडर र ट्रिप्पर मार्फत काम गराउन सकिनेछ ।

**(८) विविध:-** (१) व्याक हो लोडर र ट्रिप्पर को संचालनमा कुनै किसिमको समस्या आइपरेमा नगर कार्यपालिकाको बोर्ड बैठकको निर्णयानुसार हुनेछ ।

(२) व्याक हो लोडर र ट्रिप्परको संचालन गर्ने कार्यलाई व्यवस्थित गर्न नगर कार्यपालिकाले आवश्यकता अनुसार छुट्टै समितिको गठन गर्न सक्नेछ ।

## अनुसुचि-१

(व्याक हो लोडर/ ट्रिप्पर संचालन सम्बन्धी कार्यविधि, २०७४ को दफा ९ को उपदफा १ सँग सम्बन्धित)

१. व्याक हो लोडर/ट्रिप्पर निर्धारण समितिले तोकिएको सेवा सुविधा:-

सि.न.	विवरण	मासिक तलब रु	भत्ता रु
१	व्याक हो लोडर अपरेटर	२३०००/-	१०० प्रति घण्टा
२	व्याक हो लोडर हेल्पर	१५०००/-	प्रति दिन २००/-

२. व्याक हो लोडर/ट्रिप्परको प्रति घण्टा दर रेट:-

सि.न.	विवरण	प्रति घण्टा दर रेट
१	योजनाको हकमा व्याक हो लोडर उपलब्ध गराउँदा	१९००/- (मुल्य अभिवृद्धि कर सहित )
२	योजना बाहेक अन्य कार्यमा	२२००/- (मुल्य अभिवृद्धि कर सहित )
३	योजनाको हकमा ट्रिप्पर उपलब्ध गराउँदा	प्रति टिप रु ६००/- (सिद्दार्थ हाईवेको दायौं बायाँ २ कि.मी सम्म)
४	योजनाको हकमा ट्रिप्पर उपलब्ध गराउँदा	प्रति टिप रु १०००/- (सिद्दार्थ हाईवेको दायौं बायाँ २ कि.मी माथि)
५	योजनाको बाहेक अन्य हकमा ट्रिप्पर उपलब्ध गराउँदा	प्रति टिप रु ८००/- (सिद्दार्थ हाईवेको दायौं बायाँ २ कि.मी सम्म)
६	योजनाको बाहेक अन्य हकमा ट्रिप्पर उपलब्ध गराउँदा	प्रति टिप रु १२००/- (सिद्दार्थ हाईवेको दायौं बायाँ २ कि.मी माथि)





**भीरकोट नगरपालिका**  
नगर कार्यपालिकाको कार्यालय  
बयरघारी, स्याङ्गजा

**सवारी लग बुक**

सवारी चालकको नाम:

सवारी साधनको नाम:

सवारी नंम्बर:-

क्र.स.	मिति	कामको विवरण	काम गरेको स्थान	.....बजे देखि .....सम्म	सुरु मिटर रिडिङ्ग	अन्तिम मिटर रिडिङ्ग सम्म	काम लगाउने उपभोक्ता समिति/पदाधिकारीको नामथर	दस्तखत	कैफियत

आज्ञाले,

धर्म राज हुंगाना

प्रमुख प्रसाशकीय अधिकृत